

Strong Minds Western NSW

अस्ट्रेलियामा सांस्कृतिक र भाषिक विविधता रहेका समुदायहरूका लागि हाम्रो मानसिक स्वास्थ्य र स्वस्थता सेवाहरू उपलब्ध रहेको सुनिश्चित गर्न हामी प्रतिबद्ध रहेका छौं। तपाईंको मानसिक स्वस्थता कायम राख्न तपाईंका लागि सांस्कृतिक रूपमा उपयुक्त रहने सहायता प्रदान गर्न हाम्रा स्वास्थ्यकर्मीहरू प्रशिक्षित रहेका छन्।

Strong Minds Western NSW ले क्षेत्रिय, ग्रामिण र सुदूर न्यु साउथ वेल्समा बस्ने १२ वर्ष र त्यस भन्दा बढी उमेरका मानिसहरूका लागि निःशुल्क र प्रभावकारी मानसिक स्वास्थ्य सहयोग प्रयोग गर्न सघाउँदछ।

मैले Strong Minds Western NSW को प्रयोग कसरी गर्नसक्छु?

यो सेवा प्रयोग गर्न:

- आफ्नो जीपीलाई मानसिक स्वास्थ्य उपचार योजनामा संलग्न गराउन भन्नुहोस्
- आफ्नो जीपीलाई marathonhealth.com.au/strong-minds-western मा उपलब्ध रहेको सिफारिस फारम भर्न लगाउनुहोस् र उक्त फारम र मानसिक स्वास्थ्य उपचार योजनालाई म्याराथोन हेल्थको केन्द्रीकृत सेवा अन्तर्गत रहेको सुरक्षित इमेल mental.health@marathonhealth.com.au मा पठाउन लगाउनुहोस्।
- १२ वर्ष भन्दा कम उमेरका बालबालिकाहरूका लागि, मानसिक स्वास्थ्य उपचार योजनाको सट्टा बाल उपचार योजना पूरा गर्न सकिने छ - बालबालिका सम्बन्धि सिफारिसका लागि उनीहरूको अभिभावक वा स्याहारकर्मीको अनुमति र हस्ताक्षर चाहिने हुन्छ।

म्याराथोन हेल्थ बारे

म्याराथोन हेल्थ एक गैर-नाफामुलक च्यारिटीको रूपमा दर्ता भएको संस्था हो जसको लक्ष्य भनेको समुदायहरूको स्वास्थ्य र स्वस्थतामा सुधार ल्याउँदै उनीहरूलाई आफ्नो विकासमा सहयोग पुर्याउनु हो। हामी ग्रामिण अस्ट्रेलियामा रहेका एकदमै कम स्वास्थ्य संस्थाहरू मध्येका एक हौं जसको मूल लक्ष्य भनेकै समुदायहरूसंगको साझेदारीमा स्वास्थ्य र स्वस्थता सेवाहरूको विकास र प्रदान गर्नु हो। मानिसहरू जहाँ बस्ने भएतापनि उनीहरूले गुणस्तरीय स्वास्थ्य सेवाको समान अवसर पाउनुपर्ने बारे हामी एक कटिबद्ध अभियन्ता हौं।

Strong Minds Western NSW बारे थप जानकारीका लागि

फोन: 6826 5271

इमेल: mental.health@marathonhealth.com.au

यो सेवा संकटको समयमा प्रयोग गर्नको लागि हैन - संकटको समयमा सहायताका लागि, मेन्टल हेल्थ लाइनलाई 1800 011 511 मा फोन गर्नुहोस् अथवा जीवन जोखिममा रहेको छ भने, तुरुन्तै ट्रिपल जिरो (000) मा फोन गर्नुहोस्।

अस्ट्रेलियाली सरकारको पीएचएन कार्यक्रम अन्तर्गत रहेको वेस्टर्न एनएसडब्ल्यु पीएचएन द्वारा प्रदान गरिएको आर्थिक सहयोगका साथ यो सेवा संचालन हुँदछ।

1300 402 585

marathonhealth.com.au

यस सेवाको लागि आर्थिक लगानी निम्न द्वारा प्रदान गरिएको हो:

phn
WESTERN NSW

An Australian Government Initiative

marathon
health
Better healthcare. closer to home